

धार्चे गाउँपालिकाको विनियोजन ऐन, २०८२

गाउँ सभामा पेश/पारित भएको मिति:-२०८२।०३।१० गते

धार्चे गाउँपालिकाको आर्थिक वर्ष २०८२/०८३ को सेवा र कार्यहरूको लागि स्थानीय सञ्चित कोषबाट केही रकम खर्च गर्ने र विनियोजन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन

प्रस्तावना: धार्चे गाउँपालिकाको आर्थिक वर्ष २०८२/०८३ को सेवा र कार्यहरूको लागि सञ्चित कोषबाट केही रकम खर्च गर्ने अधिकार दिन र सो रकम विनियोजन गर्न बान्छनीय भएकोले, नेपालको संविधानको धारा २२९ को उपधारा (२) बमोजिम धार्चे गाउँपालिकाको गाउँसभाले यो ऐन बनाएको छ ।

१. संक्षिप्त नाम र प्रारम्भ :—

क. यो ऐनको नाम "धार्चे गाउँपालिकाको विनियोजन ऐन, २०८२" रहेको छ।

ख. यो ऐन सभाले पारित गरेपछि लागु हुनेछ ।

२. आर्थिक वर्ष २०८२/०८३ को निमित्त सञ्चित कोषबाट रकम खर्च गर्ने अधिकार :

आर्थिक वर्ष २०८२/०८३ को निमित्त गाउँ कार्यपालिका, वडा समिति, विषयगत शाखाले गर्ने सेवा र कार्यहरूका निमित्त चालु खर्च पूँजीगत खर्च र वित्तीय व्यवस्थाको रकम समेत गरि जम्मा रु. ५०,४५,७०,६९१।—(अक्षरूपी पचास करोड पैतालिस लाख सत्तरी हजार छ सय एकानब्बे रुपैया मात्र) मा नबढाई निर्दिष्ट गरिए बमोजिम संचित कोषबाट खर्चे गर्न सकिनेछ । जस अनुसार नेपाल सरकारबाट वित्तीय समानीकरण अनुदानतर्फ १० करोड ६० लाख, राजस्व बाँडफाँडबाट प्राप्त रकम १० करोड २६ लाख ३ हजार ६९१, सशर्त अनुदान चालुतर्फ रु. १७ करोड ७७ लाख हजार, सशर्त अनुदान पूँजीगततर्फ ६ लाख, विशेष अनुदानतर्फ १ करोड ५० लाख, समपुरक अनुदानतर्फ २२ लाख प्राप्त भएको छ । त्यसैगरी प्रदेश सरकार समानीकरण अनुदानतर्फ १ करोड १९ लाख २ हजार, राजस्व बाँडफाँड वापत १ करोड १३ लाख ६५ हजार, विशेष अनुदान तर्फ ४० लाख, समपुरक अनुदान तर्फ ६० लाख तथा सशर्त अनुदान पूँजीगततर्फ रु. २ लाख प्राप्त भएको छ । त्यसैगरी अधिल्लो आ.व.को मौज्दात र अल्या सहित रु ६ करोड (अनुमानित) र आन्तरिक स्रोतबाट ७० लाख राजस्व संकलन गर्ने लक्ष्य सहित गरी जम्मा रु. ५०,४५,७०,६९१।—(अक्षरूपी पचास करोड पैतालिस लाख सत्तरी हजार छ सय एकानब्बे रुपैया मात्र) अनुमानित खर्च गर्न सकिने छ ।

३. विनियोजन —

(१) यस ऐनद्वारा सञ्चितकोषबाट खर्च गर्न अधिकार दिइएको रकम आर्थिक वर्ष २०८२/०८३ को निमित्त धार्चे गाउँपालिकाको गाउँ कार्यपालिका, वडा समिति र विषयगत शाखाले गर्ने सेवा र कार्यहरूको निमित्त विनियोजन गरिने छ ।

(२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि कार्यपालिका, वडा समिति र विषयगत शाखाले गर्ने सेवा र कार्यहरूको निमित्त विनियोजन गरेको रकममध्ये कुनैमा बचत हुने र कुनैमा अपूरा हुने देखिन आएमा गाउँ

कार्यपालिकाले बचत हुने शीर्षकबाट नपूग हुने शीर्षकमा रकम सार्न सक्नेछ । यसरी रकम सार्दा एक शीर्षकबाट सो शीर्षकको जम्मा रकमको १० प्रतिशतमा नबढ्ने गरी कुनै एक वा एकभन्दा बढी शीर्षकहरूबाट अर्को एक वा एकभन्दा बढी शीर्षकहरूमा रकम सार्न तथा निकास र खर्च जनाउन सक्नेछ । पूँजिगत खर्च र वित्तीय व्यवस्थातर्फ विनियोजित रकम साँवा भूक्तानी खर्च र व्याज भूक्तानी खर्च शीर्षकमा बहेक अन्य चालु खर्च शीर्षकतर्फ सार्न र वित्तीय व्यवस्था अन्तर्गत साँवा भूक्तानी खर्चतर्फ विनियोजित रकम व्याज भूक्तानी खर्च शीर्षकमा बाहेक अन्यत्र सार्न सकिने छैन ।

तर, चालु तथा पूँजिगत खर्च र वित्तीय व्यवस्थाको खर्च व्यहोर्न एक स्रोतबाट अर्को स्रोतमा रकम सार्न सकिनेछ ।
(३) उपदफा (२) मा जुनसुकै कुरा लेखिएको भए तापनि एक शीर्षकबाट सो शीर्षकको जम्मा स्वीकृत रकमको १० प्रतिशत भन्दा बढ्ने गरी कुनै एक वा एक भन्दा बढी शीर्षकहरूमा रकम सार्न परेमा गाउँसभाको स्वीकृति लिनु पर्ने छ ।

अनुसूची १
(दफा २ सँग सम्बन्धित)
नेपालको संविधानको धारा २२९ (२) बमोजिम
सञ्चित कोषबाट विनियोजन हुने रकम

क्र. सं.	अनुदान संख्या	शीर्षकको नाम	चालु खर्च (रु.मा)	पूँजिगत खर्च (रु.मा)	वित्तीय व्यवस्था	जम्मा (रु.मा)
१	२	३	४	५	६	७
१		गाउँ कार्यपालिका, वडा समिति र विषयगत शाखा समेत	२९,८६,६८,६९१।-	२०,५९,०२,०००।-		५०,४५,७०,६९१।-
जम्मा						५०,४५,७०,६९१।-

आज्ञाले
काजीमान सुनार
प्रमुख प्रशासकीय अधिकृत